

राष्ट्रिय सहकारी बैंक लिमिटेड
इन्टरनेट बैंकिंग सेवाको आबेदन फाराम
..... शाखा कार्यालय

मिति

संघ/संस्थाको विवरण

संघ/संस्थाको नाम:-..... दर्ता नम्बर:-
ठेगाना:-..... टेलिफोन नम्बर:-
फ्याक्स नम्बर:- ईमेल:- पान नम्बर:-

१) कारोवार गर्ने खाताको विवरण

खाता नम्बर:-

खाताको प्रकार:-

मोवाइल नम्बर:-

इन्टरनेट बैंकिंग सेवाको लागि प्रयोग गर्ने ईमेल:-

संस्थाले तोकेको ईमेलको लागि जिम्मेवार व्यक्तिको नाम:-..... संघ/संस्था संगको सम्बन्ध:-.....

स्व-घोषणा

हामी यो घोषणा गर्दछौं कि माथि उल्लेखित सम्पूर्ण विवरणहरू साँचो हुन्। यदि उल्लेखित विवरणहरू कुनै कारणवश गलत भएको अथवा गलत प्रमाणित भएको अवस्थामा त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार हामी स्वयं हुनेछौं। साथै माथि उल्लेखित मोबाइल नम्बर तथा ईमेल हाम्रो संस्थाको प्रयोजनका लागि मात्र प्रयोग हुनेछ। राष्ट्रिय सहकारी बैंक लिमिटेडको इन्टरनेट बैंकिंग सेवा उपभोग गर्ने सम्बन्धमा यस बैंकद्वारा जारी गरिएका इन्टरनेट बैंकिंग सेवा सम्बन्धित फारममा उल्लेख गरिएका सम्पूर्ण नियम, शर्तहरू राम्ररी पढि बुझी स्वीकार गर्दछौं। साथै इन्टरनेट बैंकिंग सेवा उपभोग गरेवापत बैंकले समय समयमा निर्धारण गरे बमोजिमको सेवा शुल्क हाम्रो नाममा रहेको माथि उल्लेखित खाताबाट असुल गर्नहुन हाम्रो मन्जुरी छ।

खाता संचालकहरूको हस्ताक्षर

संस्थाको छाप

आधीकारिक हस्ताक्षर:.....

नाम :

पद :

आधीकारिक हस्ताक्षर:.....

नाम :

पद :

२) इन्टरनेट बैंकिंग सेवा सम्बन्धी नियम तथा शर्तहरू

१. बैंकले सदस्य सहकारी संघ/संस्थालाई यस इन्टरनेट बैंकिङ्ग सेवा उपलब्ध गराए बापत वार्षिक रु शुल्क लिनेछ।
२. इन्टरनेट बैंकिङ्ग सेवा केवल संचालक समितिको सहमतिमा सदस्य सहकारी संघ/संस्थालाई उपलब्ध गराइने छ। यो अन्य तेस्रो पक्षमा हस्तान्तरण गरिने छैन। यसको प्रयोग बैंकले इंगीत गरेको प्रयोजनको लागि मात्र गरिने छ। यो सेवा उपभोग गर्नको लागि बैंकको शेयर लिई सदस्य बनि कुनै एक शाखा कार्यालयमा खाता संचालन गरेको हुनुपर्नेछ।
३. यदी इन्टरनेट बैंकिंग सेवाको लागि संस्था द्वारा फारममा उपलब्ध गराएको इमेल ठेगाना र सो को पासवर्ड कतै असम्बन्धित पक्षको जानकारीमा आएको थाहा भएमा तुरुन्त बैंकलाई जानकारी गराई सेवा रद्द गराउनुपर्नेछ।
४. इन्टरनेट बैंकिंग सेवा लिए पश्चातको जानकारी र त्यहा बैंक द्वारा आउने सूचनाहरूको गोप्यता राख्ने जिम्मेवारी सेवा लिने सदस्य सहकारी संघ/संस्था स्वयंको हुनेछ।
५. सदस्य सहकारी संघ/संस्थाको जानकारीमा वा बिना नै सम्पूर्ण कारोवार आदेशलाई कार्यन्वयन गर्ने/नगर्ने हक बैंक संग सुरक्षित रहेको हुनेछ।
६. बैंकले सेवा प्रदान गरे बापत आफ्नो आन्तरिक नियम अनुसारको कमिशन वा सेवा सःशुल्क लगाउन सक्नेछ। बैंकले समय समयमा निर्धारण, थप वा परिमार्जन गरे अनुसारको शुल्क सदस्य सहकारी संघ/संस्थाको खातामा लागू गर्न सक्नेछ। कुनै पनि शुल्क, खर्च, कमिशन, मार्जिन, जरिवाना र सरकारको विभाग वा निकायबाट असुल गर्ने कर भुक्तानीको लागि सदस्य सहकारी संस्थालाई सूचना सहित वा विना सूचना ग्राहकको खाताबाट असुल उपर गर्न बैंकलाई अख्तियार प्राप्त हुनेछ।
७. गलती अभिलेख भएको अवस्थामा त्यसलाई सच्याउने अधिकार बैंकलाई हुनेछ।
८. इन्टरनेट बैंकिंग सेवाको प्रयोग सधैं बैंकको प्रचलित नियम र नियमावलीहरूको अधिनमा रहनेछ।
९. इन्टरनेट बैंकिंग सेवामा आएको ढिलाई, अड्चन, अन्य बाधा वा अन्य कुनै प्राविधिक कारणवस सदस्य सहकारी संघ/संस्थाको आदेशको कार्यान्वयनमा हुन गएको ढिलाई वा बाधाबाट सदस्य सहकारी संस्थालाई हुनगएको असुविधा, क्षति वा हानि नोक्सानीको लागि बैंक कुनै पनि किसिमले जिम्मेवार हुने छैन।
१०. सदस्य सहकारी संघ/संस्थाले बैंकको अभिलेख अनुसार सदस्य सहकारी संघ/संस्थाको खातामा दर्ज गरेका अभिलेखहरूलाई सदैव स्वीकार गर्नेछ, सोहि अभिलेख इन्टरनेट बैंकिंग सेवाको प्रयोजनका लागि निर्णायक हुनेछ।
११. इन्टरनेट बैंकिङ्ग प्रणालीबाट गरिएका सम्पूर्ण कारोबारहरूको जिम्मेवारी सेवा लिने सदस्य सहकारी संस्था स्वयंको हुनेछ।
१२. इन्टरनेट बैंकिंग मार्फत दिइएका आदेशहरू प्रत्यक्ष रूपमा सदस्य सहकारी संस्थाबाट नआएको शंका लागेमा बैंकले यस्ता आदेशहरूलाई अस्वीकार गर्ने हक आफुसंग सुरक्षित राखेको हुनेछ।
१३. उल्लेखित नियम एवं शर्तहरूलाई, कुनैपनि समयमा, सदस्य सहकारी संस्थालाई सूचित गरी वा नगरी, संशोधन, परिवर्तन वा थप गर्ने अधिकार बैंकलाई रहनेछ र यी परिवर्तनहरू सदैव सदस्य सहकारी संघ/संस्थाले स्वीकार गर्नुपर्नेछ।
१४. कानून अनुसार आवश्यक भएको खण्डमा वा कुनै नियमनकारी सरकारी निकाय अपराध अनुसन्धान महाशाखा, सम्मानित अदालतबाट माग भएको अवस्थामा बाहेक सदस्य सहकारी संघ/संस्थाको खाता सम्बन्धी सूचनाहरू गोप्य राखिनेछ।
१५. यो निवेदनमा बैंकको स्वीकृति आवश्यक पर्नेछ। बैंकसँग कुनै कारण नखुलाइकनै आफ्नो स्वविवेकमा यो निवेदनको कुनै भाग सच्चाएमा, घटाएमा, हराएमा केरमेट गरेमा निवेदन अस्वीकृत गर्ने अधिकार बैंकमा रहनेछ।
१६. सदस्य सहकारी संघ/संस्थालाई सूचित गरी वा नगरिकन, इन्टरनेट बैंकिंग सेवालाई नविकरण गर्ने, रद्द गर्ने वा फिर्ता लिने अधिकार बैंकलाई रहनेछ।

३) खाता संचालकहरूको विवरण र सहमति

क्र.स.	नाम	पद	सम्पर्क नम्बर	ठेगाना	हस्ताक्षर

संस्थाको छाप

कार्यालय प्रयोजनको लागि मात्र

आवेदकको दस्तखत रजु गर्ने अधिकारी

स्वीकृत गर्ने अधिकारी

नाम:-

नाम:-

पद:-

पद:-